



हेड स्टार्ट के हो?

हेड स्टार्ट भनेको एउटा सङ्घीय अनुदान प्राप्त प्रिस्कूल कार्यक्रम हो जसले बाल बालिका तथा परिवारहरू दुवैलाई व्यापक सेवाहरू उपलब्ध गराउँछ।

हेड स्टार्ट व्यापक सेवामा निम्न अनुसार समावेश छन्:

✧ शिक्षा ✧ परिवार सहभागिता ✧ परिवार सेवा ✧ स्वास्थ्य सेवा ✧ अपाङ्गता/मानसिक स्वास्थ्य

निम्न अवस्थामा तपाईं आफ्नो बच्चाको लागि आवेदन दिन योग्य हुनुहुन्छ:

तपाईं वर्सेस्टर सहरमा बस्नुहुन्छ

तपाईंको बच्चाको उमेर 3 वा 4 वर्ष पुगेको छ (चार वर्षलाई प्राथमिकता दिइन्छ।)

तपाईंको परिवार आय सङ्घीय सरकारद्वारा स्थापित आय मार्ग-निर्देशिका अन्तर्गत पर्दछ।

2018 आय मार्ग-निर्देशिका

परिवार/घरका व्यक्तिहरू	आय मार्ग-निर्देशिका	100%-130%
1	\$12,140	\$15,782
2	\$16,460	\$21,398
3	\$20,780	\$27,014
4	\$25,100	\$32,360
5	\$29,420	\$38,246
6	\$33,740	\$43,862
7	\$38,060	\$49,478
8	\$42,380	\$55,094
परिवार/घरमा आठ जना भन्दा बढी भए, प्रत्येक थप व्यक्तिका लागि \$4,320 जोड्नुहोस्		

यदि तपाईं हेड स्टार्टका लागि योग्य हुनुहुन्छ भन्ने लागेमा

कृपया 508-799-3225 वा 508-799-3608 मा कल गर्नुहोस्

एपोइन्टमेन्ट मिलाउन

कृपया अतिरिक्त जानकारीका लागि अर्को पटि हेर्नुहोस्



Facebook Worcester Headstart



Twitter @WorcHeadstart



<http://headstart.worcesterschools.org/>

वुस्टर पब्लिक स्कूल (Worcester Public Schools) एउटा समान अवसर/सकारात्मक कार्य रोजगारदाता / शैक्षिक संस्था हो र यसले जाति, रङ्ग, उमेर, धर्म, राष्ट्रिय उत्पत्ति, लैङ्गिक पहिचान, वैवाहिक अवस्था, लैङ्गिक अभिव्यक्ति, अपाङ्गता अथवा घरवारविहिनता आदि कारणले भेदभाव गर्दैन। वुस्टर पब्लिक स्कूलले रोजगार तथा पूर्ण रूपमा साधारण, पेशागत तथा व्यावसायीक शैक्षिक कार्यक्रममा समान पहुँच दिन्छ। समान तथा सकारात्मक अवसर पहुँचमा विस्तृत जानकारीका लागि मानव संसाधन व्यवस्थापक (Human Resources Manager) संग सम्पर्क गर्नुहोस्। वर्होलाई २० ईभिए स्ट्रट, वुस्टर, मासाच्युसेट्स ०१६०९ मा भेट्न वा ५०८-७९९-३०२० नम्बरमा फोन सम्पर्क गर्न सकिनेछ।



770 Main Street
Worcester, MA 01610
(508) 799-3237 FAX (508) 799-3633

कार्यक्रम विकल्पहरू

सबै केन्द्रहरूमा बिहान 9:00 बजे – दिनको 12:30 बजे
मिलबरी केन्द्रमा मात्र दिनको 1:00 बजे – बेलुका 4:30 बजे
TANF वा परिपूरक सामाजिक सुरक्षा आय प्राप्त गर्ने परिवारहरू
जुनसुकै आय भएपनि, फोस्टर केयरमा भएका बच्चाहरू
विशेष आवश्यकता हुने बच्चाहरू

बिहान 8:00 बजे – बेलुका 3:00 बजे तथा बिहान 7:30 बजे – बेलुका 4:30 बजे
माता-पिताहरू स्कूलमा हुनुपर्छ वा न्यूनतम हप्तामा 20 घण्टा काम गर्ने हुनुपर्छ
सङ्घीय मार्ग-निर्देशिका अन्तर्गत आय अनुसार योग्य हुनुपर्छ

1/2 दिन कार्यक्रमका लागि दर्ता गर्दा तपाईंलाई निम्न कुराहरू आवश्यक हुन्छ:

बच्चाको जन्मदर्ता प्रमाणपत्र
बच्चाको स्वास्थ्य बिमा कार्ड
बच्चाको सबभन्दा हालैको शारीरिक जाँच
सामाजिक सुरक्षा कार्ड वा पासपोर्ट (माता-पिता र बच्चा)
ठेगानाको प्रमाण (युटिलिटी बिल/भाडा सम्झौता)
घर आयको प्रमाण
माता-पिताको फोटो परिचयपत्र

पूरा दिन कार्यक्रमका लागि दर्ता गर्दा तपाईंलाई निम्न कुराहरू आवश्यक हुन्छ:

बच्चाको जन्मदर्ता प्रमाणपत्र
घरमा बस्ने सम्पूर्ण दाज्यूभाइ दिदीबहिनीहरूको जन्मदर्ता प्रमाणपत्रहरू वा पछिल्लो वर्ष (2015) को आय कर फारामको एक प्रति
बच्चाको स्वास्थ्य बिमा कार्ड
बच्चाको सबभन्दा हालैको शारीरिक जाँच
सामाजिक सुरक्षा कार्ड (माता-पिता र बच्चा)
जन्मदर्ता प्रमाणपत्रमा उल्लिखित दुवै माता-पिताको ठेगाना प्रमाण (फोन, युटिलिटी बिल/भाडा सम्झौता)
घरेलु आयको प्रमाण (4 हप्ताको वा दुई हप्तामा तलव पाउनेका लागि 2 हप्ताको)
स्कूल प्रमाणीकरण (भुक्तान तालिका तथा प्रमाण)
रोक्का आदेशको जानकारी
माता-पिताको फोटो परिचयपत्र
अभिभावकको संरक्षण सम्बन्धी जानकारी

